

भर्ने उदाहरण मोटो अक्षर भएको भागमा भर्नुहोस्

भर्नु भएको मिति लेख्नुहोस्।

第1号様式の1 高校生等奨学給付金(家計急変)受給申請書

उच्च माध्यमिक तहका विद्यार्थीहरूले छात्रवृत्ति लाभ रकम (धरायसी खर्चमा आकस्मिक परिवर्तन) प्राप्त गर्ने आवेदन फाराम

かながわけんりつ かながわけんきょうがくどう かながわけんきょう かながわけんきょう かながわけんきょう  
 神奈川県立〇〇学校長 どの 殿 どの 殿 どの 殿 どの 殿  
 神奈川県教育委員会 どの 殿

〒221-0057 横浜市神奈川区青木町〇〇-〇〇-〇〇

2024年7月10日

高校生等との関係  親権者(父)  親権者(母)  未成年後見人  未成年後見人である里親  主たる生計維持者  生徒本人  その他( )

高校生の住所 1月1日現在の住所 神奈川県 川崎市 川崎区

高校生の住所 1月1日現在の住所 神奈川県 川崎市 川崎区

高校生等以外の保護者等

かながわ たかこ

神奈川県立 〇〇高等学校 1年

令和6年4月1日 ~ 年月日

昭和20年5月5日 平成

□ अभिभावकको अधिकार प्राप्त व्यक्ति (बुबा) □ अभिभावकको अधिकार प्राप्त व्यक्ति (आमा) □ नाबालिगको अभिभावक □ नाबालिगको अभिभावक भएको पाल्ने आमाबुबा □ मुख्य जीविकोपार्जन रेशदेख गर्नु व्यक्ति □ विद्यार्थी मूलव्यक्ति □ अन्य ( )

दिउँसो सम्पर्क गर्न सकिने संरक्षकको सम्पर्क जानकारी लेख्नुहोला।

संरक्षक (अभिभावकको अधिकार प्राप्त व्यक्ति) को ठेगाना, नाम उल्लेख गरि, उच्च मा.वि तहका विद्यार्थीहरूसँगको नाता-सम्बन्धलाई □ मा ठिक लगाउने। आवेदक बाहेकको संरक्षकहरू हुनुहुन्छ भने, नामधर भरी, उच्च मा.वि. तहको विद्यार्थीसँगको नाता-सम्बन्धलाई □ मा ठिक लगाउने जनवरी 1 तारिखको ठेगाना हालको ठेगाना भन्दा फरक थियो भने "जनवरी 1 तारिखको ठेगाना" स्तम्भमा भर्ने

विद्यार्थीको नाम र जन्म मिति भर्ने

प्रमाणीकरण आधार मितिमा अध्ययनरत रहेको विद्यालय बारेमा भर्ने

प्रमाणीकरण आधार मितिमा भन्दा पहिले माथि उल्लिखित उच्च मा.वि. आदि बाहेकमा अध्ययनरत रहेको भए भर्ने

□ आवेदक □ आवेदक बाहेकको संरक्षक आदि □ अन्य ( )

< प्रमाणीकरण आधार मितिमा, मुख्य जीविकोपार्जन निर्वाहकर्ता नै आवेदक हुनुहुन्छ अथवा, पालनपोषण गर्ने नजिकको नातेदार हुनुहुन्छ भने > अवश्यपनि कबुलियतनामा स्तम्भमा ठिक लगाउनुहोस्। साथै, 15 वर्षदेखि 23 वर्ष भन्दा कम उमेरका पालनपोषण गरिरहेका दाजुभाइ दिदीबहिनी बारेमा भर्नुका साथै, मूल व्यक्ति एवम् दाजुभाइ दिदीबहिनीको पालनपोषण कर्ता बारेमा समेत ठिक लगाउनुहोस्।

आवेदकको नामको बैङ्क ट्रान्सफर खाता भर्ने

申請者 (保護者等)	ふりがな かながわ いくお	高校生等との関係	<input checked="" type="checkbox"/> 親権者(父) <input type="checkbox"/> 親権者(母) <input type="checkbox"/> 未成年後見人 <input type="checkbox"/> 未成年後見人である里親 <input type="checkbox"/> 主たる生計維持者 <input type="checkbox"/> 生徒本人 <input type="checkbox"/> その他( )
氏名	神奈川 育夫	住所	〒221-0057 横浜市神奈川区青木町〇〇-〇〇-〇〇
住所	〒221-0057 横浜市神奈川区青木町〇〇-〇〇-〇〇	日中連絡が取れる電話番号	090 - xxxx - xxxx
* 1月1日現在の住所	神奈川県 川崎市 川崎区	<input type="checkbox"/> 日本国内 <input type="checkbox"/> 海外	
申請者以外の保護者等	ふりがな かながわ たかこ	高校生等との関係	<input type="checkbox"/> 親権者(父) <input type="checkbox"/> 親権者(母) <input type="checkbox"/> 未成年後見人 <input type="checkbox"/> 未成年後見人である里親 <input type="checkbox"/> 主たる生計維持者 <input type="checkbox"/> 生徒本人 <input type="checkbox"/> その他( )
氏名	神奈川 高子	住所	〒221-0057 横浜市神奈川区青木町〇〇-〇〇-〇〇
* 1月1日現在の住所	神奈川県 川崎市 川崎区	<input type="checkbox"/> 日本国内 <input type="checkbox"/> 海外	

【1】対象となる高校生等について

【**ラ**クシト **ウ**チ **マ**ヂヤミキ **ト**ハ **カ** **ビ**ダヤルシハルル **バ**レ **マ**】

ふりがな	かながわ きょうすけ	昭和	20年5月5日
氏名	神奈川 京介	平成	
在学する学校	(国公立) 神奈川県立 〇〇高等学校 1年	課程	<input checked="" type="checkbox"/> 全日制 <input type="checkbox"/> 定時制 <input type="checkbox"/> 通信制 <input type="checkbox"/> 専攻科
過去の高等学校等における在学期間	学校名 平成 年月日	学校の種類・課程	在学中に給付金を受給した回数

【2】扶養親族の状況及び扶養誓約について

【**パ**ル **ン**ポシヨ **ガ** **ナ**テ **ダ**ラ **ク** **ノ** **ア**ワセ **バ** **エ** **ウ** **マ** **パ** **ル** **ン**ポシヨ **カ** **ブ** **リ** **ヤ** **ト** **ナ** **マ** **バ** **レ** **マ**】

\* 主要な生計維持者として認められる親族に、**【1】** 扶養親族の状況及び扶養誓約について

< 扶養親族の状況 > 扶養親族の状況

□ 扶養親族の状況

□ 扶養親族の状況

□ 扶養親族の状況

□ 扶養親族の状況

【1】 扶養親族の状況	氏名	生年月日	職業	扶養親族の種類	扶養親族の状況	扶養親族の状況
□ 兄弟 <input checked="" type="checkbox"/> 姉 <input type="checkbox"/> 妹	神奈川 英子	H18.12.12	無職	国公立	〇〇高等学校 3年	□ 有 <input type="checkbox"/> □ 無
□ 兄弟 <input type="checkbox"/> □ 姉 <input type="checkbox"/> □ 妹				国・公・私立	高校 年	□ 有 <input type="checkbox"/> □ 無
□ 兄弟 <input type="checkbox"/> □ 姉 <input type="checkbox"/> □ 妹	神奈川 学	H14.8.8	無職			□ 有 <input type="checkbox"/> □ 無
□ 兄弟 <input type="checkbox"/> □ 姉 <input type="checkbox"/> □ 妹	神奈川 教夫	H15.9.9	〇〇〇〇大学3年			□ 有 <input type="checkbox"/> □ 無

【3】振込先口座

振込先口座

金融機関名

口座番号

口座名義人 (申請者)

※カタカナで記入してください

かながわ いくお

**【4】保護者等の収入の状況について**  
**संरक्षक आदिका आय अवस्था बारेमा**

अर्को व्यक्तिको (घरायसी खर्चमा आकस्मिक परिवर्तन) को स्थितिको लागि कागजातहरू बुझाउनुहोस्।

①	<input checked="" type="checkbox"/>	अभिभावकको अधिकार प्राप्त व्यक्ति (आमाबाबु) दुई जनाकै भाग (एकल आमाबाबु भएपनि, आमाबाबुको अधिकार प्राप्त दुई जनाकै पस गर्नुहोला।) विद्यार्थी नाबालिग (18 वर्ष भन्दा कम उमेरको) हो र, अभिभावकको अधिकार प्राप्त व्यक्ति (आमाबाबु) दुई जना हुनुहुन्छ भने
②	<input type="checkbox"/>	अभिभावकको अधिकार प्राप्त व्यक्ति १ जनाको भाग (अभिभावकको अधिकार प्राप्त व्यक्ति, अस्थायी रूपमा अभिभावकको अधिकार प्राप्त गर्ने बाल परामर्श केन्द्र प्रमुख, बालकल्याण सुविधाको प्रमुख भएको अवस्थामा, सो व्यक्ति बाहेक।) • सम्बन्ध विच्छेद, मृत्यु आदि कारणले अभिभावकको अधिकार प्राप्त व्यक्ति १ जना रहेको अवस्था • अभिभावकको अधिकार प्राप्त व्यक्ति हुँदाहुँदै, घरेलु हिंसा या पालन पोषणमा बेवास्ता, बेपत्ता जस्ता परिस्थितिले गर्ने नमिलेर, अभिभावकको अधिकार प्राप्त व्यक्ति मध्ये एक जनाको कर लागू प्रमाणपत्र पस गर्न नमिल्ने आदि भएमा
③	<input type="checkbox"/>	नाबालिगको संरक्षक ( )जनाको <span style="border: 1px solid black; padding: 2px;">अभिभावकको अधिकार प्राप्त व्यक्ति नभइ, नाबालिगको संरक्षक नियुक्ति गरिएको अवस्था (नाबालिगको संरक्षक धेरै जना नियुक्ति गरिएको अवस्थामा, सबैजनाको भाग)</span>
④	<input type="checkbox"/>	विद्यार्थीको जीविकोपार्जन त्यस आम्दानीद्वारा निर्वाह गरी दिइरहेको व्यक्ति (उपरान्त "मुख्य जीविकोपार्जन निर्वाहकर्ता" भनिने) (आमाबाबु आदि) दुई जनाको भाग विद्यार्थीहरू अध्ययनरत हुँदाहुँदै बालिग भएको अवस्था आएको र, बालिग हुनु ठिक अघि नाबालिग हुँदैको समयदेखि आवेदनको समयसम्म जीवनयापन हेरिदिने व्यक्ति परिवर्तन नभएको अवस्थामा
⑤	<input type="checkbox"/>	मुख्य जीविकोपार्जन निर्वाहकर्ता एक जनाको भाग • विद्यार्थी नाबालिग भएपनि, अभिभावकको अधिकार प्राप्त व्यक्ति अथवा नाबालिग हेरबिचारकर्ता नभएको अवस्थामा, • विद्यालय भन्कै समयमा विद्यार्थी बालिग भएपनि, मुख्य जीविकोपार्जन निर्वाहकर्ताको अस्तित्व भएको अवस्थामा, • विद्यार्थी बालिग भएको र, नाबालिग रहेको समयमा अभिभावकको अधिकार प्राप्त व्यक्ति एक जना रहेको अवस्थामा, • विद्यार्थी बालिग भएको र, नाबालिग रहेको समयमा अभिभावकको अधिकार प्राप्त व्यक्ति अथवा नाबालिग हेरबिचारकर्ताको अस्तित्व नरहेको अवस्था इत्यादिमा
⑥	<input type="checkbox"/>	विद्यार्थी स्वयं • अभिभावकको अधिकार प्राप्त व्यक्ति वा नाबालिगको संरक्षक नभएको अवस्था वा मुख्य जीविकोपार्जन निर्वाहकर्ता मध्ये कसैकोपनि अस्तित्व नभएको अवस्था रहेको र बालिग उमेर हुनपुगेको अवस्था इत्यादिमा

① देखि ⑥ को कुनै एकमा ठिक लगाउने

**【5】誓約・委任欄※**

निम्न लिखित कुरा पुष्टि गरि, मञ्जुरी (अख्तियारी) दिन्छु।

आवेदकको नाम **神奈川 青夫**

- आवेदन फारममा उल्लेखित विषयवस्तु यथार्थ भन्दा फरक परेको छैन। साथै, आवेदन फारममा झूठो उल्लेख भएको खण्डमा, खानागावा प्रान्तीय शिक्षा समितिको माग अनुरूपको पूर्ण रकम तुरुन्तै फिर्ता दिनेछु।
- खानागावा प्रान्त बाहेकको प्रान्तमा उच्च मा.वि तहको विद्यार्थीहरूको छात्रवृत्ति लाभको आवेदन लिने गरिएको छैन।
- यस आवेदनको दायरामा पर्ने उच्च मा.वि तहका विद्यार्थीहरू, प्रमाणीकरण आधार मितिमा, बाल कल्याण ऐन अनुसारको आवासीय बालगृह प्रवेश खर्च (अवलोकन खर्च अथवा विशेष प्रशिक्षण खर्च (मातृशिशु जीवनयापन सहायता गृहको उच्च मा.वि तहका विद्यार्थीहरू बाहेक।)) को भुक्तानीको लागि भने दायरा पर्दैनन्।
- अध्यापन शुल्क बाहेकका विद्यालयमा चुक्ता गर्नुपर्ने रकमहरूको बक्यौता बाँकी रहेछ भने, मैले पाउने उच्च माध्यमिक तहका विद्यार्थीहरूको छात्रवृत्ति लाभ रकमलाई उक्त बक्यौतामा परिपूर्ण गर्ने सम्बन्धमा प्रधानाध्यापकलाई अख्तियारी प्रदान गर्दु।
- 【1】 मा भरेको आवेदनको दायरामा पर्ने उच्च मा.वि तहका विद्यार्थीहरू स्वयंलाई, प्रमाणीकरण आधार मितिमा, जीवनयापन संरक्षण ऐन (सन् 1950को ऐनको 144 औं अङ्क) 36 औं दफामा जीवन निर्वाह सहायताको प्रावधान राखिएको छैन। (दायरामा पर्ने एडभान्स पाठ्यक्रममा अध्ययनरत उच्च मा.वि तहका विद्यार्थीहरू बाहेक)

लेखिएको विषयवस्तु निश्चय गरेपछि, आवेदकले आफ्नो नामको हस्ताक्षर गर्नुहोला।  
हस्ताक्षर छुटेको रहेछ भने, लाभ भुक्तानी दिन मिल्दैन

< 学校使用欄 >

< 学校受付印 >

学校の名称

विद्यालयले प्रयोग गर्ने भएकोले, नभर्नुहोला।

職印